

## नेपाली साहित्यः मगर भाषामा

केशर जङ्ग बराल

जनसँख्याको दृष्टिकोणले तेस्रो स्थानमा र मातृभाषाको हिसावले सातौ स्थानमा रहेका मगरहरु भोट-बर्मेली र तिव्वती परिवारका भाषा बोल्ने गर्दछन् । औपचारिक रूपमा भोट-बर्मेली परिवारको मगर भाषालाई मात्र मगर भाषाको रूपमा मान्यता दिएतापनि अहिले श्री ५ को सरकारले तिव्वती परिवारको खाम भाषालाई पनि मगर भाषाको रूपमा मान्यता दिएको छ । राष्ट्रिय जनगणना २०५८ मा खाम मगर भाषा र मगर भाषालाई एकिकृत गरेर मगरभाषीहरुको गणना गरिएको भए तापनि डोल्पाका मगरहरु बोल्ने काइके भाषीहरुको सँख्या भने राष्ट्रिय जनगणना २०५८ मा अलगै देखाइएको छ । मगर साहित्यको चर्चा गर्दा यी तिनै थरिका मगर भाषाको चर्चा गर्नु उपयुक्त हुन्छ ।

लोक साहित्यमा यी तिनै भाषा धनी भए तापनि लिखित रूपमा भने यी भाषाहरुको साहित्यको विकास हुन सकेको छैन । यी भाषाहरुमा पाइने लोक कथा, उखान टुक्का अभ पनि लिपिबद्ध हुन सकेका छैनन् । भोट-बर्मेली परिवारको मगर (बाह्र मगराँती) भाषा साहित्यको विकास तिब्बतेली परिवारको मगर (अठार मगराँती) भाषाको तुलनामा बढी भएको देखिन्छ । अठार मगराँती भाषा – जसलाई खाम भाषा पनि भन्ने गरिन्छ –का कविता, कथा तथा अन्य गद्य रचनाहरु फाटफुट पत्र-पत्रिकामा प्रकाशित भएको पाइन्छ । यस भाषाको भाषीहरु शिक्षामा ज्यादै पिछडिएकोले र राष्ट्रिय भाषाको विकासमा राज्य सँग कुनै ठोस नीति र योजना नभएकोले पनि यस्तो भएको हो । राष्ट्रिय जनगणना २०५८ अनुसार डोल्पाका मगरहरु बोल्ने काइके भाषीहरुको सँख्या ८०० मात्र छ । यस मगर भाषीहरुको जनसँख्या ज्यादै कम भएको र भाषीहरु पनि हरेक दृष्टिकोणले पछाडि परेकोले पनि यस भाषा साहित्यको विकास हुन सकेको छैन ।

नेपालमा राणा शासनको अन्त्य पछि र पचायत शासन आउनु भन्दा अगाडि समाजका बुद्धिजीवीहरुले मगर भाषा र साहित्यको विकास गर्ने जमको गरेको पाइन्छ । श्री जीत बहादुर सिंजाली र श्री रेख बहादुर थापा मगरले वि. सं. २०१२ साल तिर एक कविता सँग्रह प्रकाशित गर्नु भएको थियो । यो कविता सँग्रह नै मगर साहित्यको पहिलो पुस्तकको रूपमा मानिएको छ । यी कविहरु मध्ये श्री सिंजालीज्यू मगरहरुमा भएको कूप्रथालाई उजागर गर्दै आफ्नो यौवन काल मगर वस्तीका

भुपडीहरुमा कविता सुनाउदै विताए । तर प्रजातन्त्रको अन्त्य पछि भूमिगत भएका कविको अद्वे पट्टो  
आज सम्म भएको छैन ।

पचायतकालमा मगर साहित्यको विकासको नाममा केही भएको पाइदैन । २०४६ सालमा प्रजातन्त्रको  
पुनःस्थापना पछि मगर साहित्यको विकासमा केही प्रयास भएकाछन् । जन आन्दोलन पछि मगरहरुको  
जातिय सँस्था— नेपाल मगर सँघ—बढी सशक्त हुदै गयो । यूवा पीढीले जातिय सँस्थाको मातहतमा  
रहेर नेपालका विभिन्न जिल्लाबाट र विदेशबाट निस्केका पत्र-पत्रिकाहरुमा मातृभाषामा कथा, कविता र  
लेख प्रकाशित गर्न थाले । प्रजातन्त्रको पुनःस्थापना पछि करिव एक दर्जन जति कविता सँग्रह प्रकाशित  
भैसकेका छन् भने यो अन्तरालमा एक गीति खण्डकाव्य र चार उपन्यास पनि निस्की सकेका छन् ।  
यसका अतिरिक्त एक नाटक प्रकाशित हुनुको साथै "पचाँस रूपियाको तमसुक" मगर भाषामा  
अनुवाद गरिएको छ । एक कथा सँग्रह र दर्जनौ कविता, लेखहरु प्रकाशित भैसकेका छन् ।

आज सम्म प्रकाशित मगर साहित्यको सर्वेक्षण गर्दा जुनसुकै विधामा लेखिएको भएतापनि प्राय जसो  
स्रष्टाहरु मगर जातिको सामाजिक परिवेशको वरपिरी नै फन्को मारेका छन् । एकाध स्रष्टाहरुले  
समाजमा भएको बिकृतिलाई चिर्दै राजनैतिक, सामाजिक र आर्थिक शोषणको विरुद्धमा कलम  
चलाउने प्रयास गरेका छन् । मगर भाषा साहित्यले गुणात्मक रूपमा फड्को मार्न नसके तापनि  
२०४६ सालको जनआन्दोलन पछि यसले सँख्यात्मक हिसावमा भने निकै प्रगति गरेको छ ।

## सन्दर्भ

### कविता सँग्रह

आलेमगर, खडग बहादुर (२०५०) सेन टाहके ? काठमाण्डौ : मगर भाषा तथा लिपि परिषद ।  
ओमटाकीमगर, देवी (२०४९) कानुङ. मगरकुड.लिड.माहाड. थप्पवली देवीकुड.सस्तर, बुटवल: देवी  
ओमटाकीमगर ।

तारुडं मगर, नारायण (२०४९) मैओ मीराप , काठमाण्डौ: लङ्गमान रोकामगर ।  
थापामगर, गौमाया (२०५०) मगर ढुटी भाम्रे लीड.को , बुटवल: लोक बहादुर रानामगर ।  
थापामगर, रेख बहादुर ( २०५१) फुन्च-थलके, बुटवल: रेख बहादुर थापामगर ।  
थापामगर, लोक बहादुर ( २०५०) रड.रीचकुड. लीड., पोखरा: लोक बहादुर थापा ।  
---.(२०५७) बुढा ईम, पोखरा: यम बहादुर थापा ।  
थापामगर, शिवलाल (२०४८) ग्रयाहोट लेख छान्नी , दमौली: ईन्द्रा थापामगर ।  
बुढामगर, सन्तोष ( २०५३) मोई, बुटवल: लाङ्गाली छापाखाना ।  
मगर, सँजोग (२०५५), जीव-सीम, ललितपुर: ने.म.सँ., जिल्ला कार्य समिति ।  
सन्देशमगर, रुद्र (२०५६) बीकोलेसा, वालिङ्ग: बलु थापामगर र सुमित्रा थापामगर ।  
सिँजालीमगर, जित बहादुर र रेख बहादुर थापामगर (२०४८) मगराँती भाषाड.ल्हीङ ड टुक्काऔ  
किटाब, दोस्रो सँस्करण, पोखरा: कानुङ गुमष्ठाको लागि लोक बहादुर थापा ।  
हितानमगर, रुद्र बहादुर ( २०५०) लाङ्गाके आर्मीटनाड., पोखरा: डि.बि. पुलामी ।

### उपन्यास र कथासँग्रह र नाटक

प्रश्नित, मोदनाथ, (२०४९) पीराङ्ग रुप्यौ लुरीक, अ. लोक बहादुर थापामगर, पोखरा: कानुङ गुमष्ठा ।  
थापा, फूलकुमारी ( २०५७) यीटन लेसा मास्टोकुङ्ग कथा ड व्यथा, पोखरा: फूल कुमारी थापा ।  
थापामगर, लोक बहादुर (२०५२) जजाबखत, स्याङ्गजाः पाहुर प्रकाशन ।  
मगर, सँजोग (२०५२) रेवस, काठमाण्डौ: लंकमान रोकामगर, देउबहादुर रानामगर र लालबहादुर  
बुढामगर ।  
---. (२०५६) माहाङ्गौ लुमरा, काठमाण्डौ: मानबहादुर बुढामगर ।  
मास्कीमगर, यूवराव (२०५०) मोई, काठमाण्डौ: मगर भाषा तथा लीपि परिषदको लागि चन्द्र बहादुर  
थापामगर ।  
सारुमगर, टेक बहादुर ( २०५०) बढहरया साहीली, बुटवल: टेक बहादुर सारु ।